

कोभिड-१९ को महामारीको बेला केहि आप्रवासको नियत भएकाहरु माथि राष्ट्रपति ट्रम्प द्वारा जारी गरिएको यात्रा निषेध (Travel Ban)

अस्वीकरण: यि जानकारीहरु सल्लाहको लागि “द लिगन एड सोसाईटी (The Legal Aid Society)” ले तयार पारेको हो। यो कानुनी परामर्श होईन, र यो कुनै ईमिग्रेशन वकिल, कर या यस्ता सुविधाहरु बारे विशेषज्ञहरुको व्यवसायिक सुझाव पनि होईन। यो डक्यूमेन्टको अन्तमा उल्लेखित मिति सम्म यसमा लेखिएका जानकारीहरु जायज छन्, र यसमा परिवर्तन आउन सक्छ।

अप्रिल २२, २०२० को दिन राष्ट्रपति ट्रम्प द्वारा एक घोषणा जारी गरि अमेरिकामा कानुनी स्थायी बसोबास (ग्रीन कार्ड) बनाउने नियत भएका व्यक्तिहरुलाई हालको लागि प्रवेश निषेध गरिएको छ। यो घोषणा अप्रिल २३, २०२० को राति ११:५९ बजे देखि लागु भएको छ, र यसको म्याद ६० दिन सम्म रहने छ। तर त्यो म्याद थप पनि गर्न सकिन्छ।

यो घोषणा कसलाई लागु हुन्छ?

यो घोषणा कानुनी स्थायी बसोबास (Legal Permanent Residency - LPR), अर्थात ग्रीन कार्ड, चाहनेहरुका लागि लागु हुन्छ:

- जो यो घोषणा लागु हुने मितिमा अमेरिका बाहिर छन्;
- जसको यो घोषणा जारी हुने मितिको समयमा आप्रवासी भिसा (LPR, अर्थात ग्रीन कार्ड पाउने भिसा) छैन; र
- जसको कुनै भिसा बाहेक यात्रा गर्ने आधिकारिक कागजपत्र (official travel document) छैन। (जस्तै, यात्राको पत्र - transportation letter, यात्राको वाहन चढ्ने अनुपति पत्र - boarding foil, या एडभान्स परोल - Advance Parole)

यसमा कुनै छुट छ?

छ। यो घोषणा LPR (अर्थात ग्रीन कार्ड) भई सकेका हरु माथि लागु हुँदैन।

निम्न दर्जा भित्र पर्ने अमेरिका बाहिर रहेका अनि ग्रीन कार्ड लिन अमेरिका आउन खोजेकाहरु माथि पनि लागु हुँदैन:

- अमेरिकी नागरिकसंग बिबाह गरेका श्रीमान/श्रीमती या २१ बर्ष भन्दा कम उमेरका बालबालिका। भावी दत्तक (अंगिकृत बालबच्चा) हरु लाई पनि यो लागु हुँदैन;
- स्वास्थ्य सेवाका कर्मचारीहरु जस्तै डाक्टर, नर्स, अनि उनीहरुका श्रीमान/श्रीमती र बिबाह नभएका २१ बर्ष मुनिका बाल बच्चा;
- चिकित्सा सम्बन्धि अनुसन्धान गर्नेहरु, या कोभिड-१९ विरुद्ध अनुसन्धान गर्ने नियत भएकाहरु, अनि उनीहरुका श्रीमान/श्रीमती र बिबाह नभएका २१ बर्ष मुनिका बाल बच्चा;
- कोभिड-१९ को विरुद्ध लड्न, यसबाट मुक्ति पाउन, या यसको असर कम गराउन आवश्यक पर्ने कामसंग आवद्ध कामदारहरु, अनि उनीहरुका श्रीमान/श्रीमती र बिबाह नभएका २१ बर्ष मुनिका बाल बच्चा;
- EB-5 आप्रवासी लगानीकर्ता भिसा वालाहरु;
- अमेरिकी सुरक्षामा टेवा पुर्याउन सेवा दिनेहरु (तर यसको व्याख्या स्पष्ट छैन);
- अमेरिकी सेनाका सदस्यहरु, अनि उनीहरुका श्रीमान/श्रीमती र बिबाह नभएका २१ बर्ष मुनिका बाल बच्चा;
- अनि कोहि विशेष आप्रवासी भिसा वालाहरु (Special Immigrant Visa), अनि उनीहरुका श्रीमान/श्रीमती र बिबाह नभएका २१ बर्ष मुनिका बाल बच्चा;
- अमेरिकी राष्ट्रिय हितका लागि आवश्यक ठानिएकाहरु

अन्य गैर-आप्रवासी भिसाहरुको के हुन्छ?

यो घोषणाले गैर-आप्रवासी (अस्थायी) भिसा मार्फत अमेरिका आउन निषेध गरेको छैन। तर यसले आउँदो ३० दिन भित्र गैर-आवासीय भिसाहरुलाई पनि निशाना बनाउन सकिने संकेत दिएको छ।

अमेरिका आई सकेकाहरुलाई के हुन्छ?

अमेरिका आईसकेकाहरु (आप्रवासी या गैर-आप्रवासी दुवै खालका भिसा वालाहरु) लाई यो निषेध लागु हुँदैन। यो घोषणाको मितिको समयमा कुनै किसिमको आप्रवासी भिसा मार्फत बाहिरबाट अमेरिका आउन खोजेकाहरुका लागि मात्र लागु हुन्छ।

असाईलम दावी गरेकाहरुलाई के हुन्छ?

यो घोषणाले असाईलम दावी गर्नेहरु, अथवा शरणार्थी दर्जाकाहरु, अथवा रिमुभल (Removal) मा परेकाहरु, अथवा यातना बाट सुरक्षा (Convention Against Torture) खोज्नेहरु माथि कुनै प्रतिबंध लगाएको छैन।

यसबाट छुट पाउन सक्ने प्रकृया छ?

यसबाट छुट पाउन सक्ने कुनै औपचारिक प्रकृया तोकिएको छैन। तर समग्रमा कसैले उनलाई अमेरिका आउन दिएमा अमेरिकाको हित हुन्छ भनेर प्रमाणित गर्न सकेमा आउन दिन सकिने प्रावधान भने छ। त्यस्तो अमेरिकी हितको प्रमाणीकरण विदेश मन्त्री (Secretary of State), होमल्यान्ड सक््युरिटी मन्त्री (Secretary of Homeland Security), या सो सरहको अन्य मन्त्रालय तहमा मान्य हुनु पर्छ।

यदि तपाईंको कुनै प्रश्नहरु छन् भने, या तपाईंलाई कुनै किसिमको सहयोग चाहिएमा हाम्रो ईमिग्रेशनको हटलाइनमा फोन गर्न सक्नु हुन्छ: ८४४-९५५-३४२५। समय: सोमबार देखि शुक्रबार सम्म, बिहानको ९ बजे देखि बेलुकीको ५ बजे सम्म।